



धवलागिरी राजपत्र

धवलागिरी गाउँपालिका म्याग्दीद्वारा प्रकाशित

खण्ड ९	धवलागिरी गाउँपालिका	मिति २०८२/३/१३	संख्या १
--------	---------------------	----------------	----------

भाग १

धवलागिरी गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
मुना, म्याग्दी

धवलागिरी गाउँपालिकाको विनियोजन ऐन, २०८२

गाउँसभाबाट पारित मिति २०८२/०३/९
प्रमाणीकरण मिति २०८२/३/१३

धवलागिरी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,

प्रस्तावना

धवलागिरी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम धवलागिरी गाउँपालिकाको गाउँसभाले यो ऐन बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "धवलागिरी गाउँपालिकाको विनियोजन ऐन, २०८२" रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. आर्थिक वर्ष २०८२/८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०८२/८३ को निमित्त अनुसूची १ मा उल्लेखित चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रु.४६,५६,०६,५६३/- (छयालीस करोड छपन्न लाख छ हजार पाँच सय त्रिसठ्ठी) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्ने अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/८३ को निमित्त धवलागिरी गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकमान्तर गर्न सक्नेछ। यसरी रकम रमानान्तर गर्दा एक शीर्षकबाट सो शीर्षकमा विनियोजित जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरू बाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर तथा निकास र खर्च जनाउन सकिनेछ। पूँजीगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ रकमान्तर गर्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र रकमान्तर गर्न सकिने छैन। तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकमान्तर गर्न सकिनेछ।

(३) उपदफा(२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गर्नु परेमा गाउँसभाको स्वीकृति लिनुपर्नेछ ।

आज्ञाले
मोति प्रसाद अर्याल
प्रमुख प्रशासकीय अधिकृत

अनुसूची -१
(दफा २ सँग सम्बन्धित)
नेपालको संविधान धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.सं	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वि.व्य	जम्मा
१	२	३	४	५	६	७
१		गाउँ कार्यपालिका(संघ/ प्रदेशको समपुरक र विशेष अनुदान समेत)	१४,५२,२६,५६३/- (चौध करोड बाउन्न लाख छबिस हजार पाँच सय त्रिसठ्ठी)	१२,३६,८०,०००/- (बाह्र करोड छत्तिस लाख असी हजार)		२६,८९,०६,५६३ छबिस करोड उनानब्बे लाख छ हजार पाँच सय त्रिसठ्ठी)
२		सशर्त अनुदान	१९,३४,००,०००/- (उन्नाईस करोड चौत्तिस लाख हजार)	३३,००,०००/- (तेत्तिस लाख)		१९,६७,००,०००/- (उन्नाईस करोड सत्सठ्ठी लाख)
जम्मा			३३,८६,२६,५६३/- (तेत्तिस करोड छयासी लाख छबिस हजार पाँच सय त्रिसठ्ठी)	१२,६९,८०,०००/- (बाह्र करोड उनान्सत्तरी लाख असि हजार)		४६,५६,०६,५६३/- (छयालीस करोड छपन्न लाख छ हजार पाँच सय त्रिसठ्ठी)